




स्थानीय राजपत्र  
भाग-१ खण्ड ३ संख्या २



बडिगाड गाउँपालिका  
विनियोजन ऐन- २०७७



बडिगाड गाउँपालिका

---

## स्थानीय राजपत्र

---

खण्ड ३ संख्या २

---

भाग-१

### बडिगाड गाउँपालिका बागलुङ

विनियोजन ऐन -२०७७

बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन।

**प्रस्तावना:** बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बाञ्छनिय भएकोले , नेपालको संबिधानको धारा २२९ को उप धारा (२) बमोजिम बाडिगाड गाउँ सभाले यो ऐन बनाएको छ ।

**१.संक्षिप्त नाम र प्रारम्भ:** (१)यस ऐनको नाम “बाडिगाड गाउँपालिकाको विनियोजन ऐन, २०७७” रहेको छ।

(२)यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

**२.आर्थिक वर्ष २०७७/०७८ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्न**

**अधिकार:** आर्थिक वर्ष २०७७/०७८ को निमित्त बाडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पुँजिगत खर्च र वित्तीय ब्यबस्थाको रकम समेत गरी रु.५३०२६९७४८/- ( अक्षरेपी त्रिपन्न करोड दुई लाख उनसत्तरी हजार सात सय अड्चालीस रुपैयाँ मात्र) मा नबाढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

**३.विनियोजन:** (१) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिईएको रकम आर्थिक वर्ष २०७७/०७८ को निमित्त बाडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरीनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बाचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूबाट अर्को एक वा एक भन्दा

बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ। पुँजिगत खर्च र वित्तीय ब्यबस्था तर्फ बिनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षक तर्फ सार्न र वित्तीय ब्यबस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ बिनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन। तर चालु तथा पुँजिगत खर्च र वित्तीय ब्यबस्थाको खर्च ब्यहोर्न एक श्रोतबाट आर्को श्रोतमा रकम सार्न सकिनेछ।

(३) उपदफ (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ।

अनुसूचि १  
(दफा २ सँग सम्बन्धित)

नेपालको संविधानको धारा २२९(२) बमोजिम संचित कोषबाट विनियोजन हुने रकम

क्र.सं.	अनुदान संख्या	शिर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	सशर्त कार्यक्रम	वित्तिय ब्यबस्था	जम्मा
१	२	३	४	५	६	७	८
१		गाउँपालिका	८७५०००००/-	१५७५६९७४८/-	२८५२०००००/-	०	५३०२६९७४८/-
२		वडा समिति	-	-	-	-	०
३		विषयगत शाखा	-	-	-	-	०
४		ऋणको साँवा ब्याज भुक्तानी	-	-	-	-	०
५							